



महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

Mahila Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त संस्था (राष्ट्रियस्तरको कार्य क्षेत्र भएको)
Head Office: Sanga, Kavre
Email: info@mlbsl.com.np, Website: www.mlbsl.com.np

Unaudited Financial Statement (Quarterly)

As on 1st Quarter (31 Asoj, 2078) For the Fiscal Year (2078/79)

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending (2078 Asoj End)	Previous Quarter Ending (2078 Asadh End)	Corresponding Previous Year Quarter Ending (2077 Asoj End)
1	Total Capital & Liabilities (1.1 to 1.7)	3,787,113.71	3,546,282.84	2,527,755.16
1.1	Paid-up Capital	100,000.00	100,000.00	60,000.00
1.2	Reserves and Surplus	228,940.46	220,896.09	147,779.14
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	2,365,544.53	2,246,873.74	1,533,688.49
1.5	Deposits	1,015,877.17	928,090.33	723,295.95
	a. Domestic Currency	-	-	-
	b. Foreign Currency	-	-	-
1.6	Income Tax Liabilities	12,290.19	5,647.73	24,801.97
1.7	Other Liabilities	64,461.35	44,774.96	38,189.61
2	Total Assets (2.1 to 2.7)	3,787,113.71	3,546,282.84	2,527,755.16
2.1	Cash & Bank Balance	19,185.75	22,256.55	11,687.98
2.2	Money at call and short Notice	61,627.24	171,587.81	211,622.02
2.3	Investments	20,000.00		20,359.56
2.4	Loans & Advances	3,653,781	3,336,785	2,244,905
2.5	Fixed Assets	11,867.96	10,850.92	10,826.34
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	20,651.32	4,802.66	28,354.51
3	Profit and Loss Account	Up to this Qqrter	Up to Previous Quarter	Corresponding Previous Year Quarter Ending
3.1	Interest income	124,899.36	401,700.55	74,111.12
3.2	Interest Expense	59,327.85	161,216.73	33,313.33
A	Net Interest Income (3.1-3.2)	65,571.51	240,483.82	40,797.78
3.3	Fees Commission and Discount	21,381.42	84,886.99	16,497.57
3.4	Other Operating Income	-	-	-
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
B	Total Operating Income (A+3.3+3.4+3.5)	86,952.93	325,370.82	57,295.35
3.6	Staff Expenses	31,225.81	91,048.84	21,976.04
3.7	Other Operating Expenses	5,707.20	28,214.43	5,479.86
C	Operating profit Before Provision (B-3.6-3.7)	50,019.92	206,107.55	29,839.44
3.8	Provision for Possible Loss	30,624.79	100,022.06	13,964.88
D	Operating profit (C-3.8)	19,395.13	106,085.48	15,874.57
3.9	Non Operating Income/Expenses (Net)	-	-	-
3.10	Write Back of Provision for Possible Loss	26,124.11	41,506.10	15,374.10
E	Profit From Regular Activities (D+3.9+3.10)	45,519.24	147,591.58	31,248.67
3.11	Extraordinary Income/Expenses (Net)	-	-	-
F	Profit Before Bonus and Taxes (E+3.11)	45,519.24	147,591.58	31,248.67
3.12	Provision For Staff Bonus	4,551.92	14,759.16	2,840.79
3.13	Provision For Tax	12,290.19	39,849.73	8,522.36
G	Net Profit/Loss (F-3.12 -3.13)	28,677.12	92,982.70	19,885.52
4	Ratios	Up to this Qqrter	Up to Previous Quarter	Corresponding Previous Year Quarter Ending
4.1	Capital Fund to RWA	8.80%	10.17%	8.48%
4.2	Non Performing Loan (NPL) to Total Loan	3.05%	1.71%	1.26%
4.3	Total Loan Loss Provision to total NPL	120.84%	172.81%	1.471
4.4	Cost of Funds	8.36%	5.92%	6.16%
4.5	CD Ratio (Calculated as per NRB Directives)	373.45%	359.53%	316.17%

Note : The above Figures are subject to change upon otherwise instruction from statutory Auditors & Supervising Authority.

Interest Rate			
Deposit	5 - 8.91%	Loan and Advance	15%

धितोपत्र दर्ता तथा निःकासन नियमावली २०७३ को अनुसूची-१४ (नियम २६ को उप विनियम (१) सँग सम्बन्धित)

आ.व. २०७८/७९ को प्रथम त्रैमासिक विवरण

१. प्रमुख वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण:

यस वित्तीय संस्थाको वासलात,नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरु (आवश्यकतानुसार वार्षिकीकरण गरिएको) निम्न बमोजिम रहेको छ ।

प्रति शेयर आम्दानी रु.	प्रति शेयर बजार मूल्य	मूल्य आम्दानी अनुपात (गुणा)	प्रति शेयर खुद कितावी मूल्य रु.	प्रति शेयर कुल सम्पत्तीको मूल्य रु.	तरलता अनुपात प्रतिशत
११४।७१	५२०१	४५।३४	३२८।९४	३,७८७।११	१६।७५%

२. व्यवस्थापकीय विश्लेषण:

क. त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलता कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण:

तरलता संकुचन र कोरोना महामारीको प्रतिकुल अवस्थाका वाबजुत त्रैमासिक अवधिमा वित्तीय संस्थाको कारोबारको बृद्धिसँगै संस्थाको बचत मौज्दात, आम्दानी र तरलता सन्तोषजनक रहेको छ । कर्जा लगानीमा बृद्धि, लक्ष्य अनुसार कर्जाको साँवा तथा ब्याज असुली, सञ्चालन खर्चमा मितव्ययीता गर्ने सफल भएकोले खुद मुनाफा बृद्धि भएको छ ।

ख. आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

हाल सञ्चालनमा रहेका शाखा कार्यालयहरु तथा अन्य लघुवित्त वित्तीय संस्थाको पहुँच कम रहेका स्थानहरुमा शाखा कार्यालय स्थापना र कार्यक्षेत्र विस्तार तथा उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति/मर्ज गरी थप कार्यक्षेत्र र कार्यक्रमलाई विस्तार गर्ने संस्थाको नीति रहेको छ । वित्तीय श्रोतमा आत्मनिर्भरता बढाउन सदस्यहरुको बचत बृद्धि गर्ने नीतिलाई निरन्तरता दिइने छ । आन्तरिक तथा बाह्य श्रोतहरुको परिचालन तथा सहकार्यमा यस संस्थासँग आबद्ध सदस्यहरुको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गरिने छ । कर्मचारीहरुको संस्थाप्रति अपनत्व अभिवृद्धि गर्न वृत्ति विकासका विभिन्न कार्यहरु गरिनेछ । चालु आ.व.को यस त्रैमास अन्त्यसम्मको वित्तीय संस्थाले हासिल गरेको प्रगति निम्नानुसार रहेको छ ।

विवरण	गत आ.व.(२०७७/७८) आषाढ मसान्त	चालु आ.व. (२०७८/७९)	
		२०७८ असोज मसान्त	बृद्धि प्रतिशत
कुल सदस्य संख्या	५५,३७७	५८,३५७	५%
कुल लगानीमा रहिरहेको रकम (रु.हजारमा)	३,४३८,६१६	३,७९३,८०६	१०%
बाँकी बचत (रु.हजारमा)	९२८,०९०	१,०१५,८७७	९%

ग. बिगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :

बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गको लागि लघुवित्त संस्थाहरुलाई प्रवाह गर्ने थोक कर्जाको प्रकार तथा ब्याजदरको कारण कोषको लागत दर बढ्न जाने जोखिम छ । पछिल्लो समयमा एकै कार्यक्षेत्रमा बहुसंख्यक लघुवित्त सेवा प्रदायकहरुको उपस्थितिले सदस्यहरु बीच कर्जाको दोहोरोपना बढ्न गई कार्यक्रमको गुणस्तरमा दिनानुदिन ह्रास आउने कारणहरुले संस्थालाई असर पार्न सक्छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

समीक्षा अवधिमा संस्थाले कुनै बिरुद्ध मुद्धा दायर गरेको छैन र संस्था बिरुद्धमा मुद्धा दायर भएको कुनै सुचना जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण :

क. धितोपत्र विनिमय बजारको खुल्ला बजार कारोवारले यस संस्थाको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

ख. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधिमा यस संस्थाको शेयरको कारोवार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य	कारोवार दिन	कारोवार संख्या	शेयर संख्या
५६००	३९१७	५२०१	५८	७८५१	१९३००२

५. समस्या तथा चुनौती :

- क. कोभिड-१९ को महामारीका कारण समय वित्तीय क्षेत्रमा पर्न सक्ने दिर्घकालिन प्रभाव ।
- ख. नियमनकारी निकायबाट हुन सक्ने नीतिगत परिवर्तनको कारण श्रृजना हुन सक्ने समस्या तथा चुनौती ।
- ग. लघुवित्त संस्थाका शाखाहरुको बृद्धि तथा अस्वस्थ प्रतिस्पर्धाका कारण हुन सक्ने सदस्यहरुको दोहोरोपना ।
- घ. तरलताको उताचढाव ।
- ङ. दक्ष जनशक्तिको अभाव ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासनका लागि कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति कर्मचारी सेवा सुविधा समिति, सम्पति शुद्धीकरण अनुगमन समिति, कर्मचारी पदपूर्ति समिति लगायत विभिन्न आन्तरिक समिति तथा उप-समितिहरु मार्फत व्यावसायिक योजना तथा कार्यक्रमको तर्जुमा गरी सोही बमोजिम कार्य सम्पादन गर्ने/गराउने, सम्पादन गरिएका कार्यहरुको मूल्यांकन गर्ने र सोको समीक्षाको आधारमा उपयुक्त रणनीति अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइएको छ । नेपाल रा्ट्र बैंकबाट लघुवित्त संस्थाहरुलाई जारी गरिएको निर्देशनहरुको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य सम्बन्धित ऐन र कानुनको अनुपालना गरिनुका साथै आवश्यकता अनुसार संस्थाको कार्यक्रमलाई सबल र सक्षम बनाउन आवश्यक नीति नियमहरु बनाई लागू गरिएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण :

आजका भित्तिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।